

स्वतः प्रकाशन

(Proactive Disclosure)

(सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावलीको नियम ३ बमोजिम २०७७ कार्तिक देखि पौष मसान्तसम्मको कार्यप्रगति सार्वजनिक गरिएको विवरण)



नेपाल सरकार

गृह मन्त्रालय


जिल्ला प्रशासन कार्यालय, पाल्पा

प्रमुख जिल्ला अधिकारीको भनाई

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउनु यसको उद्देश्य रहेको छ ।

राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी भई नागरिक प्रति जवाफदेही र जिम्मेवार हुने सुशासनको अवधारणा अनुरूप कार्य संचालन गर्न जिल्ला प्रशासन कार्यालयबाट सम्पादित नागरिकता, राहदानी, लगायतका दैनिक प्रशासन संचालन सम्बन्धी विषय समेटेर जिल्ला प्रशासन कार्यालय पाल्पाबाट २०७७ कार्तिक १ देखि पौष मसान्तसम्म सम्पादन भएका कार्यहरूको अध्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) प्रकाशन गरिएको छ ।

यसबाट नागरिकको सूचनाको हकको संरक्षण र संवर्द्धन भई प्रदान गरिने सेवामा आम सरोकारवाला व्यक्ति र निकाय सु-सुचित हुने विश्वास लिएको छु । साथै सूचनाको हक स्थापना गर्नका लागि जिल्ला प्रशासन कार्यालय, पाल्पाको अग्रसरता र प्रतिवद्धता सदैव रहने कुरा पनि उल्लेख गर्न चाहन्छु ।



(रमेश न्यौपाने)

प्रमुख जिल्ला अधिकारी

२०७७, माघ ४

सूचना सार्वजनिक गर्ने निकायको नाम:- जिल्ला प्रशासन कार्यालय, पाल्पा ।

सूचना सार्वजनिक गरेको अवधि:- 20७७ कार्तिक, मङ्सिर र पौष महिनाको विवरण।

1. जिल्ला प्रशासन कार्यालय, पाल्पाको स्वरूप र प्रकृति:-

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने, नागरिकता तथा राहदानी वितरण गर्ने, स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने, विपद् व्यवस्थापन गर्ने, सुशासन कायम गर्ने, सार्वजनिक शान्ति विरुद्धका कसुर, उपभोक्ता हित लगायत विशेष ऐनले प्रत्यायोजन गरे अनुसारका अर्धन्यायिक कार्यको शुरु कारवाही र न्यायिक निर्णय गर्ने साथै विकासात्मक कार्यहरूमा समन्वय, सहजीकरण गर्नु जिल्ला प्रशासन कार्यालय, पाल्पाका मुख्य-मुख्य कार्यहरू हुन्। यस कार्यालयबाट सम्पादित सम्पूर्ण कार्यहरूका बारेमा सरोकारवालाहरूलाई सूचित गराई प्राप्त पृष्ठपोषणका आधारमा निरन्तर सुधार गरी पारदर्शी र सुशासनयुक्त कार्य प्रणालि बनाउने उद्देश्य रहेको छ ।

दृष्टिकोण

जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने ।

लक्ष्य

नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्दै शान्ति सुरक्षा र सुशासन कायम गर्ने रहेको छ । जनताको माग र आधारभूत आवश्यकता अनुरूप स्थानीय प्रशासनलाई सञ्चालन गरी जिल्लामा भरपर्दो शान्ति-सुरक्षा कायम गर्नु यस कार्यालयको लक्ष्य रहेको छ ।

उद्देश्य

जिल्लामा शान्ति-सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने र सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गराउने यस कार्यालयको मूलभूत उद्देश्यहरू रहेका छन्।

2. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार

- जिल्लामा शान्ति, व्यवस्था र सुव्यवस्था कायम राख्ने ।
- जिल्लामा संचालित विकासको कार्यहरूमा सहयोग र समन्वय गर्ने

- जिल्लाभित्र नेपाल सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाले संचालन गरेका विकास कार्यहरुमा सहयोग पुर्याउने।
- जिल्ला भित्र रहेका नेपाल सरकारको सम्पत्तिहरुको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने।
- नेपाली नागरिकता प्रमाणपत्र वितरण गर्ने
- राहदानी सम्बन्धी कार्य गर्ने ।
- संस्था दर्ता तथा नविकरण गर्ने ।
- जिल्लामा आइपर्ने विपद्हरुको व्यवस्थापन गर्ने ।
- जिल्लास्थित सार्वजनिक निकायहरुको कार्य सम्पादनमा समन्वय गर्ने ।
- प्रचलित कानून, नीति, निर्देशन बमोजिम नेपाल सरकारको प्रतिनिधिको रुपमा कार्य गर्ने ।
- स्थानीय प्रशासन ऐन र अन्य प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकार भित्र पर्ने मुद्दा मामिलाको कारवाही र किनारा गर्ने ।

3. जिल्ला प्रशासन कार्यालय, पाल्पाको स्वीकृत कर्मचारी दरबन्दी :-

कर्मचारी दरबन्दी विवरण

सि.नं.	पद	दरबन्दी संख्या	पदपूर्ति	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	१	
३	प्रशासकीय अधिकृत	२	२	
४	नायब सुब्बा	७	७	
५	लेखापाल	१	१	
६	कम्प्युटर अपरेटर	२	-	
७	खरिदार	४	३	
८	विवरण दर्ता अपरेटर	१	१	
९	हलुका सवारी चालक	२	२	
१०	कार्यालय सहयोगी	७	७	
	जम्मा	२८	२५	

4. जिल्ला प्रशासन कार्यालय, पाल्पाबाट प्रदान गरिने सेवा/कार्यहरु :-

- शान्ति सुरक्षा सम्बन्धी
 - जिल्लामा शान्ति-सुरक्षा कायम राख्ने ।

- सामाजिक अपराध न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतीकरण गर्ने ।
- सुरक्षा निकायहरूको परिचाल गर्ने ।
- शान्ति-सुरक्षा सम्बन्धी निवेदन, ठाडो उजुरी र गुनासो व्यवस्थापन ।
- शान्ति सुरक्षा कायम गर्ने स्थानीय तह, नागरिक समाज तथा सरोकारवालाहरूसँग सहकार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य
 - नागरिकता वितरण
 - वंशजको आधारमा नागरिकता
 - अंगिकृत नागरिकता
 - राहदानी सिफारिश तथा वितरण।
 - नाबालक परिचयपत्र।
 - जनजाती/दलित प्रमाणित।
 - साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि।
 - हातहतियार र खरखजानाको इजाजत, नविकरण र नियन्त्रण।
 - संस्था दर्ता, संस्था नविकरण, विधान संशोधन, पत्रिका दर्ता, छापाखाना दर्ता र संचालन स्वीकृति।
- अनुगमन सम्बन्धी
 - बजार अनुगमन (स्थानीय तहको समन्वयमा)
 - जिल्ला स्थित कार्यालयहरूको समन्वय र अनुगमन
 - विकास निर्माण कार्यमा सहयोग, समन्वय र सहजिकरण।
- विपद व्यवस्थापन सम्बन्धी
 - जिल्ला विपद् सम्बन्धी कार्ययोजना निर्माण
 - मनसुनपूर्व आपतकालीन कार्ययोजना
 - विपद् न्यूनीकरणका लागि तयारी
 - विपद् प्रतिकार्य पूर्वयोजना, खोजी, उद्धार, सहयोग, क्षतिपूर्ति
- द्रव्य पिडितहरूलाई राहत वितरण।
- मुद्दा तथा ठाडो उजुरी सम्बन्धी
 - सार्वजनिक मुद्दा।
 - गुनासो वा ठाडो उजुरी।
- हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी
 - हातहतियार नामसरी, नवीकरण र स्वामित्व हस्तान्तरण।
- संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा
 - संस्था दर्ता / नविकरण।

- संस्थाको विधान संशोधन।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति।
- राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा
 - नागरिकता प्रमाण पत्र लिएका व्यक्तिहरुको वैयक्तिक तथा जैविक विवरण संकलन गर्ने।
 - नेपाली नागरिकहरुको वैयक्तिक र जैविक विवरणहरुको केन्द्रकृत रुपमा भण्डारण गर्ने।
- विविध कार्य
 - गुनासो सुनुवाई गर्ने ।
 - विकास आयोजनाहरु कार्यान्वयनमा समन्वय गर्ने ।
 - स्थानीय तहहरुसँग समन्वय गर्ने ।
 - सरकारी निकायबाट हुने सार्वजनिक सेवा प्रवाहको अनुगमन गर्ने ।
 - नेपाल सरकार, गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय (५ नं. प्रदेश) लगायत अन्य तालुक निकायबाट प्राप्त निर्देशन अनुसार कार्य गर्ने तथा प्रतिवेदन गर्ने ।

5. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:-

सि.नं.	शाखा	जिम्मेवार अधिकारी
१	नागरिकता तथा प्रतिलिपी शाखा	यज्ञश्वर पन्थी, प्रशासकीय अधिकृत
२	मुद्दा तथा हातहतियार शाखा	रमा श्रेष्ठ, प्रशासकीय अधिकृत
३	राहदानी तथा जिन्सी दर्ता शाखा	रमा श्रेष्ठ, प्रशासकीय अधिकृत
४	अभिलेख व्यवस्थापन शाखा	यज्ञश्वर पन्थी, प्रशासकीय अधिकृत
५	आर्थिक प्रशासन शाखा	मन बहादुर थापा, लेखापाल
६	राष्ट्रिय परिचयपत्र	विष्णु कुमारी खत्री, दर्ता कम्प्युटर अपरेटर

6. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि:-

सि.नं.	सेवाको किसिम	दस्तुर	समय
१	नागरिकता प्रमाण पत्र		

	क) वंशजको आधारमा	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ख) नागरिकता प्रमाण पत्र नलिदै विवाह भएकी नेपाली महिलाको हकम	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ग) बसाई सराईको हकमा	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	घ) बैवाहिक अङ्कित नागरिकताको हकम	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ड) नागरिकता प्रतिलिपि	रु. १० को टिकट	प्रकृया पुगेको दिन
२	क) नाता प्रमाणित	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ख) नाबालक परिचय पत्र	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ग) नाम थर प्रमाणित	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	घ) पारिवारिक विवरण प्रमाणित	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ड) अन्य विवरण प्रमाणित	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	च) जनजाती प्रमाणित	रु. १० को टिकट	प्रकृया पुगेको दिन
३	क) ठाडो उजुरी	रु. १० को टिकट	प्रकृया पुगेको दिन
	ख) संस्था दर्ता	रु.१,००० ।-	प्रहरी प्रतिवेदन र सम्बन्धित निकायबाट जवाफ प्राप्त भएको दिन।
	ग) संस्था नवीकरण	रु ५००।-	प्रकृया पुगेको दिन
	घ) पत्रिका दर्ता	रु.१,०००, ७५०, ५००, ३०० र २०० क्रमशः दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक, पाक्षीक र मासिक र अन्य	प्रकृया पुगेको दिन
	ड) छापाखाना दर्ता	रु.१,००० ।-	प्रकृया पुगेको दिन
	च) हातहतियार इजाजत	तोकिए बमोजिम ।	प्रकृया पुगेको दिन
	छ) हातहतियार नवीकरण	तोकिए बमोजिम ।	प्रकृया पुगेको दिन
	ज) शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा नाम थर उमेर संशोध	रु. १० को टिकट	प्रकृया पुगेको दिन
४.	क) केन्द्रबाट लिनको लागि	१०,००० ।-	प्रकृया पुगेको दिन
	ख) बिग्री च्यातिई काम नलाग्ने भएको वा हराएको	रु.१०,००० ।-	प्रकृया पुगेको दिन

	ग) यसै कार्यालयबाट लिने वा म्याद नाघेको राहदानी	रु. ५,००० ।-	प्रकृया पुगेको दिन
५	दैवी प्रकोप राहत	रु. १० को टिकट	प्रकृया पुगेको दिन

7. निर्णय गर्ने प्रक्रिया र अधिकार:-

प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरुबाट कार्यान्वयन हुने ।

8. निर्णय उपर उजुरी सुन्ने अधिकारी:- प्रमुख जिल्ला अधिकारी

9. सम्पादन गरेको कामको विवरण:- २०७७ कार्तिक, मङ्सिर र पौष महिनासम्मको (त्रैमासिक)

- जिल्लाका स्थानीय तह संग समन्वय गरि कोभिड महामारी नियन्त्रणका लागि स्वास्थ्य, सुरक्षाका मापदण्ड कार्यान्वयन गर्ने ब्यबस्था मिलाइएको ।
- जिल्ला प्रशासन कार्यालयको वेबसाइट तथा फेसबुक पेज मार्फत आम जिल्ला बासीलाई सतर्कता अपनाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुसुचित गरिएको । Covid 19 New Variant समेत बाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लाका स्थानीय तह संग समन्वय गरिएको ।
- परिबर्तित सन्दर्भमा जिल्लामा आवश्यक सुरक्षा सतर्कता अपनाई शान्ति सुरक्षाको भरपर्दो ब्यबस्था मिलाइएको।
- जिल्ला स्थित सरकारी कार्यालयहरुमा सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालयहरुको आकस्मिक अनुगमन गरि समयपालन तथा अनुशासन कायम गर्ने व्यवस्था मिलाइएको।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट सम्पादित कार्य

सि.नं.	विषय	सम्पादन गरेको काम	कार्तिक	मङ्सिर	पौष	जम्मा	
१	सेवा प्रवाह	नयाँ नागरिकता वितरण -वशंज	७०३	११७३	१००३	२८७९	
२		वैवाहिक अंगीकृत नागरिकता	-	-	-	-	
३		प्रतिलिपि नागरिकता	११५	१९५	२३०	५४०	
४		राहदानी सिफारिस	२००	३१५	३८३	८९८	
५		राहदानी द्रुत सिफारिस	२२	४९	५६	१२७	
६		राहदानी वितरण	१२९	२३९	२०३	५७१	
७		संस्था दर्ता	३	१	४	८	
८		संस्था नविकरण	५	१	१८	२४	
९		हातहतियार नविकरण	१	०	१	१	
१०		मुद्दा दर्ता	३	१	३	७	
११		मुद्दा फैसला	४	१३	१३	३०	
१२		नाबलक परिचयपत्र	४	३	४	११	
१३		व्यक्ति प्रमाणित लगायतका सिफारिस	३९३	१९८	१७३	७६४	
१४		राष्ट्रिय परिचयपत्र विवरण संकलन	११५	६७९	६९९	१४९३	
१५		महत्वपूर्ण बैठक	सुरक्षा समितिको बैठक	३	१	३	८
१६			विपद् बैठक	०	०	१	१
१७			CCMC बैठक	०	१	०	१
१८			कार्यालय प्रमुख बैठक	०	०	१	१
१९	कार्यालय कर्मचारी बैठक		१	१	१	३	
२०	अनुगमन	कार्यालय अनुगमन	०	०	१	१	
२१		बजार अनुगमन	२	१	०	३	
२२	दैवी प्रकोप सम्बन्धी	दैवी प्रकोप पिडित परिवार संख्या	५	१	०	६	
२३		दैवी प्रकोप पिडितलाई	७०००००	२०००००	०	९००,०००	

		राहत रकम				
२४	कोभिड-१९ सम्बन्धी (महिनाको मसान्तसम्म)	सक्रिय केस	२३६	१४०	६४	६४
२५		क्वारेन्टिनमा रहेका व्यक्ति संख्या	०	०	०	०
२६		आईसोलेसनमा रहेका व्यक्ति संख्या	२२६	१३१	६४	४२१
२७		मृत्यु	१६	२९	३२	३२

कोभिड सम्बन्धी तथ्याङ्कीय विवरण (२०७७/०९/३०)

सि.नं.	विवरण	संख्या
१	क्वारेन्टिन बेड संख्या	२५१
२	क्वारेन्टिनमा बसेका व्यक्ति संख्या	०
३	आईसोलेसन बेड संख्या	१६०
४	आईसोलेसनमा बसेका व्यक्ति संख्या (उपचारार्थ)	६४
५	जम्मा संक्रमित संख्या (Total Positive Case)	१८५८
६	निको भएको संख्या	१७६२
७	मृत्यु भएको संख्या	३२
८	जम्मा स्वाब संकलन संख्या	१२८२१
९	जम्मा स्वाब परिक्षण	१२७४३

शव व्यवस्थापन सम्बन्धी

- Covid-19 का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ बमोजिम जिल्ला संकट व्यवस्थापन समिति (CCMC) को निर्देशन तथा जिल्ला प्रहरी कार्यालय, सशत्रु प्रहरी बल, स्थानीयतह, स्वास्थ्य कार्यालय, अस्पतालहरूको समन्वयमा नेपाली सेनाबाट व्यवस्थापन गर्ने गरिएको। हालसम्म नेपाली सेना बाट २४ जनाको र ९ जनाको सम्बन्धित परिवारबाट शव व्यवस्थापन भएको।

शव व्यवस्थापन स्थल तोकिएको

सि. नं.	गाउँपालिकाको नाम	शव व्यवस्थापन स्थल	कैफियत
१	तानसेन न.पा.	- तानसेन न.पा. वडा नं ८ को खावा क्षेत्र - ता.न.पा. १२ / १३ को सिमाना गाइघाटको जंगल क्षेत्र - ता.न.पा. क्षेत्र भित्रका परम्परागत घाटहरू	
२	माथागढी गा.पा.	- माथागढी गा.पा.को वडा नं. ३ र ४	
३	निस्दी ग.पा.	- निस्दी खोलाको ढुङ्गानावेसी घाट र वडा नं. ४ मा पर्ने अरुणखोलाको जलुकेघाट	
४	रम्भा ग.पा.	- वडा नं १ हुंगीको - यालुङघाट / हुंगीघाट / नाम्लेघाट / डुम्मीकुनाघाट / अर्सेदीघाट - वडा नं २ फोक्सीडकोटको - मोहने पिपलघाट/ हुंगीघाट/ अर्सेदीघाट/ राम्दीघाट - वडा नं ३ पिपलडाडा - राम्दीघाट / सहदीखोलाघाट - वडा नं ४ हुमिनको - राम्दीघाट - वडा नं ५ ताहू - राम्दीघाट	कालिगण्डकी नदी
५	रिब्दीकोट गा.पा.	- कुसुमखोला - ५ टोप्रेडाडा	
६	बगनासकाली गा.पा.	शव व्यवस्थापनको लागि स्थल नतोकिएको - सम्बन्धित वडा बाटै शव व्यवस्थापन गर्ने	
७	तिनाउ गा.पा.	- वडा नं. ५ को चर्चरे र गौडेपुलको बिच भागमा	
८	रामपुर न.पा.	वडा नं १ को - स्याली बजार घाट वडा नं २ - निस्दी दोभान घाट वडा नं ३ - केदादी घाट वडा नं ४ - वडभान घाट वडा नं ५ - रामघाट वडा नं ६ र ७ - परेवा घाट वडा नं ८ र ९ - भुजात घाट वडा नं १० - झम्माखोला घाट	
९	पूर्वखोला गा.पा.	वडा नं १ सि लुवा र वडा नं २ जल्पा बच पर्ने जमले घाट	

विपद् व्यवस्थापन सम्बन्धी मुख्य कार्य

- विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन २०७४ को परिच्छेद ७ को दफा १६ बमोजिम जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको मिति २०७७/०९/ २९ गते बैठक बसी विभिन्न निर्णयहरु गरिएको ।
- जिल्ला विपद् प्रतिकार्य योजना, २०७७ बमोजिम जनचेतना बढाउने तथा तत्काल उद्धार र राहतको व्यवस्था गरिएको ।
- स्थानीय विपद् व्यवस्थापन समितिहरु संगको समन्वयमा शितलहर तथा चिसोबाट बच्न पुर्बतयारी तथा विपद् व्यवस्थापन कार्य भइरहेको ।

कार्तिक, मङ्सिर र पौषमा तयार गरिएका मुख्य प्रतिवेदनहरु

सि.नं.	क्रियाकलाप
१	वार्षिक कार्ययोजना २०७७ बमोजिम अर्धवार्षिक तथा मासिक प्रगति विवरण
२	एकिकृत सुरक्षा योजना २०७७ को प्रगति विवरण
३	जिल्लाको विपद् व्यवस्थापन सम्बन्धि वार्षिक प्रतिवेदन २०७७

10. सूचना अधिकारी र प्रमुखको नाम र पद:-

(क) कार्यालय प्रमुख:-

नाम : रमेश न्यौपाने

पद : प्रमुख जिल्ला अधिकारी

(ख) गुनासो सुन्ने अधिकारी / सूचना अधिकारी:-

नाम : शशीधर घिमिरे

पद : सहायक प्रमुख जिल्ला अधिकारी

11. ऐन नियम विनियम वा निर्देशिकाको सूची:-

- स्थानीय प्रशासन ऐन, २०२८
- नागरिकता ऐन तथा नियमावली, २०६३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- संस्था दर्ता ऐन तथा नियमावली, २०३४

- मुलुकी अपराध संहिता २०७४ , मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसूर निर्धारण तथा कार्यान्वयन ऐन, २०७४
- हातहतियार तथा खरखजान ऐन, २०१८
- राहदानी ऐन, २०६७
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- गृह प्रशासन सुधार कार्य योजना, २०७४
- नागरिकता वितरण कार्यविधि निर्देशिका
- मन्त्रालयबाट भएका परिपत्र

12. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण: (आ.व. ०७७ श्रावण देखि पौष मसान्तसम्म)

- कुल राजस्व: रु ७०,८२,३६९
- विनियोजन खर्च रकम:- (चालु) ४७ %
(पूँजीगत तर्फ) -१७ %

13. तोकिए बमोजिमका अन्य विवरण:

- मिति २०७७/०७/०१ गते देखि २०७७/८/२४ कार्यालय बार अनुसार पालिका तोकेर सेवा प्रवाह भएकोमा हाल नियमित रूपमा जिल्लाका सबै सेवाग्राही हरुलाई सेवा प्रवाह भैरहेको ।
- सेवाग्राहीहरुको पृष्ठपोषण लाई सम्बोधन गरि कार्यालय परिसरमा खानेपानी र मोबाइल चार्ज गर्ने व्यवस्था गरिएको ।

14. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण:-

नभएको ।

15. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण:-

- वेभसाईट:- <http://daopalpa.moha.gov.np>
- ईमेल:- daopalpa@gmail.com
- Facebook :- <https://www.facebook.com/dao.palpa.148>
- फोन नं. ०७५-५२०१२३, ०७५-५२०१२४, ०७५-५२०१२५, ९८५७०६०३३३

16. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण:-

नभएको ।

17. सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन:-

नभएको ।

18. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि:-

19. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण:-

काठमाडौं ज्ञानेश्वर निवासी शारदा भुसाल (झा) ले यस कार्यालयबाट प्रदान गरिने सँस्था दर्ता, नबिकरण सम्बन्धी सेवाको सम्बन्धमा २०७७/८/८ गतेको मितिमा हुलाक मार्फत माग गरेको सूचना उपलब्ध गराईएको ।

20. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण:-

कार्यालयको WebSite (<https://daopalpa.moha.gov.np>) र Facebook (<https://www.facebook.com/dao.palpa.148>) मा प्रकाशन गर्ने गरिएको ।

कार्यालयका सूचना अधिकारी र गुनासो पेटिका



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
पाल्पा



श्री शशीधर घिमिरे
सूचना अधिकारी

पद:- सहायक प्रमुख जिल्ला अधिकारी

श्रेणी:- रा.प. द्वितीय

मोबाइल नं.: ९८५७०६०३३३

ईमेल: daopalpa@gmail.com

जिल्ला प्रशासन कार्यालय
पाल्पा
गुनासो तथा सुझाव पेटिका